

बैठक संख्या: २११

मिति: २०७७/०६/०२ गते

समय: दिनको १:०० बजे

### निर्णय:

समितिको आजको बैठकमा सिन्धुपाल्चोक, बाग्लुङ, कालिकोट, बाजुरा, पर्वत लगायत मुलुकको विभिन्न स्थानहरूमा गइरहेको बाढी, पहिरो लगायत विपद् व्यवस्थापनका सम्बन्धमा छलफल हुँदा सम्बन्धित मन्त्रालय एवं निकायहरूलाई देहाय बमोजिमको सुझाव तथा निर्देशन दिने निर्णय भयो:-

१. बाढी, पहिरो लगायतका विपद् व्यवस्थापन सम्बन्धमा यसअघि विभिन्न मितिहरूमा समितिले दिएका निर्देशनहरूको कडाइका साथ कार्यान्वयन गर्ने गराउने,
२. बाढी, पहिरोबाट वेपत्ता भएकाहरूको तत्काल खोजी र उद्धार, घाइतेहरूको उपचार तथा विस्थापित एवं प्रभावितहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी अस्थायी बसोबासको व्यवस्था मिलाउनुका साथै भौगर्भिक संरचनाको अध्ययन गरी बाढी, पहिरो एवं प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेका वस्तीहरूको छ महिनाभित्र पहिचान गरी भू-उपयोग नीति अनुरूप यथाशिघ्र सुरक्षित स्थानमा एकीकृत वस्ती बसाली समस्याको स्थायी समाधानको लागि आवश्यक व्यवस्था मिलाउने ।
३. मुलुकमा अझै वर्षा सक्रिय रहेकोले वर्षासँगै आउने बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपबाट जनधनको निकै क्षति भइरहेको र हुन सक्ने हुँदा विपद्मा परेकाहरूको उद्धार, राहत, उपचार तथा पुनःस्थापना कार्यमा प्रत्यक्ष संलग्न रहने सुरक्षाकर्मी, स्वयंसेवी लगायत स्थानीय तहहरूलाई आवश्यक साधन स्रोत सहित तयारी अवस्थामा राख्न आवश्यक व्यवस्था मिलाउने,
४. संघ, प्रदेश र स्थानीय तहका सरकार एवं सरोकारवाला निकायहरूबीच आपसी समन्वय गरी बाढी, पहिरो एवं विपद्बाट प्रभावितहरूलाई दैनिक उपभोग्य लगायत अति आवश्यक वस्तु एवं सेवाहरू तत्काल उपलब्ध हुने व्यवस्था मिलाउने,
५. नेपाल लगायत विश्व नै कोभिड-१९ बाट आक्रान्त भइरहेको वर्तमान परिप्रेक्ष्यमा बाढी, पहिरो प्रभावित क्षेत्रहरूमा कोभिड-१९ तथा अन्य सरुवा रोग फैलन नदिन स्वास्थ्य सेवा एवं सरसफाई सम्बन्धि उचित मापदण्ड बनाई औषधोपचारको आवश्यक प्रबन्ध मिलाउने ।
६. मौसम र बाढीको पूर्वसूचना प्रणाली विगतदेखि प्रचलित रहे पनि पहिरोको पूर्वानुमान नहुँदा जनधनको ठूलो क्षति हुने गरेको अवस्थामा जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणालीको तत्काल विकास गर्ने,

७. कैलाली, कञ्चनपुर, सप्तरी लगायत मुलुकका विभिन्न स्थानहरूमा भएका बलात्कार, हत्या, हिंसा जस्ता जघन्य अपराधका घटनाहरूलाई संवेदनशील र गम्भीरतापूर्वक लिई अपराधीहरूलाई तत्काल कडा कानुनी सजाय र पीडितलाई न्यायसहितको उचित क्षतिपूर्तीको व्यवस्था मिलाउने,